



नेपाल सरकार  
अर्थ मन्त्रालय  
आन्तरिक राजस्व विभाग

फोन न. ०६५-५६३१२९  
इमेल: iro-damauli@ird.gov.np

## आन्तरिक राजस्व कार्यालय, दमौली तनहुँ

प.स. २०७८/०७९

च.न.

### भुक्तानी गर्दा स्रोतमा कर कट्टी गरी eTDS Return पेश गरी Verify उल्लेख गर्न गराउने बारे अत्यन्त जरूरी

#### सूचना

आयकर ऐन २०५८ को परिच्छेद १७ बमोजिम नेपालमा स्रोत भएका रोजगारीबाट प्राप्त आय, ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिसन, अवकाश भुक्तानी लगायत अन्य प्रतिफल वा रकम भुक्तानी गर्दा तोकिए बमोजिम कर कट्टी गरी विधुतीय माध्यमबाट eTDS Return पेश गरी Verify गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ। तर कतिपय सरकारी निकाय, सार्वजनिक निकाय बैंक तथा वित्तीय, गैरसरकारी संस्था, निजी क्षेत्रका संस्थाहरूले तोकिए बमोजिम कर कट्टी गरेको तर तोकिएको ढाँचामा eTDS Return पेश गरी Verify नगरिदिएको र कतिपय निकाय वा संस्थाहरूले eTDS Return पेश गरे तापनि सो eTDS Return मा सम्बन्धित करदाताको स्थायी लेखा नम्बर उल्लेख नगरी विवरण पेश गरेको कारणले सम्बन्धित करदाताहरूले आय विवरण पेश गर्दा उक्त TDS रकम दावि गर्न नसकेको भन्ने गुनासो आएको छ। यसले गर्दा आय विवरण पेश गर्ने करदातालाई झन्झट सिर्जना भएको छ। तसर्थ माथि उल्लेखित शीर्षकहरूमा भुक्तानी गर्दा स्रोतमा कट्टी गरी दाखिला गरिएको विवरण भुक्तानि गरिएको अवधि राजस्व शीर्षक नम्बर, सम्बन्धित करदाताको स्थायी लेखा नम्बर आदि विवरणहरू समावेश गरी तोकिएको ढाँचामा eTDS Return पेश गरी Verify गर्नु गराउनुहुनु सम्बन्धित सबै सरकारी निकाय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्था, निजी क्षेत्रका संघसंस्थाहरूमा हार्दिक अनुरोध छ। यस सम्बन्धी थप जानकारीको लागि आन्तरिक राजस्व कार्यालय दमौली, करदाता सेवा कार्यालय गोरखा र करदाता सेवा कार्यालय वेशीसहरका देहायका फोन नम्बरहरूमा सम्पर्क राख्न सकिने व्यहोरा समेत अनुरोध छ ।

#### तपसिल:

आन्तरिक राजस्व कार्यालय दमौली	०६५-५६४३५२
करदाता सेवा कार्यालय गोरखा	०६४-४२००६६
करदाता सेवा कार्यालय वेशीसहर	०६६-५२१४६८

प्रमुख कर अधिकृत  
आन्तरिक राजस्व कार्यालय, दमौली ।